

१. नौलो कोरोना भाईरसको भ्याक्सिनेशनको तयारी बारे जानकारी !

तोचिगी नगरमा नौलो कोरोना भाईरसको भ्याक्सिनेशनलाई लिएर तयारी अगाडी बढिरहेकोछ |खोपको विवरण, निर्णय भए लगतै, क्रमिक रुपमा, जानकारी दिईनेछ यसपालि, फेब्रुअरी महिनाको १ तारिक सम्मको, जानकारीबारे सूचित गरिन्छ |

सर्बप्रथम, भ्याक्सिनको खोप, गम्भीरताको जोखिम बढि हुने ६५ बर्ष भन्दा माथिका बृद्धहरुबाट शुरु गरि, क्रमिक रुपले अन्य व्यक्तिहरुमा विस्तार गर्दै लगिने योजना रहेकोछ |

खोप निःशुल्क हो र २ पटक दिइने योजना रहेकोछ |

फेरी, खोप दिइने ठाउँ, अब देखि केहि समयको लागि, सामुहिक खोपलाई प्राथमिकता दिएर कार्यान्वयन तिर लगिनेछ |

सामुहिक खोपको लागि, नगरका सुविधाहरु (भवनहरु) लाई खोप केन्द्रको रुपमा प्रयोग गरिने योजना रहेकोछ |

खोपको लागि, फोन अथवा इन्टर्नेटको मध्यमबाट अग्रिम बुकिंग गर्नुपर्ने, पूर्णतया अग्रिम बुकिंग प्रणाली अपनाईने योजना रहेकोछ | केहिदिन पछि, शियाकुस्योबाट (खोप टिकट) पठाईने भएकोले, टिकट आइपुगे पछि बुकिंग गर्नुहोला |

मार्च महिनाको पहिलो भागतिर, खोप संग सम्बन्धित सल्लाह र खोपको अग्रिम बुकिंग गर्नलाई कल सेन्टर खोलिने योजना रहेकोछ |

कलसेन्टर प्रणालीको तैयारी हुनेबित्तिकै कोउहोउ तोचिगी अथवा होमेपेज आदिबाट सूचित गरिनेछ |

यो खोपमा लाग्ने खर्चहरु सबै निःशुल्क हुन् भन्नेकुरा पुनः जानकारी अवगत गराईन्छ | देशको ढुकुटीबाट भरपाई गरिनेछ | अग्रिम बुकिंग तथा खोप लगाएको खर्चपनि लाग्नेछैन |

ठगी देखि सावधान रहनुहोला |

२. शियाकुस्योका आइतबार पनि खुल्ने सेवा काउन्टरहरु बारे जानकारी !

नयाँ स्कूल भर्ना तथा स्थानान्तरणले क्रममा मानिसहरुको चहलपहल बढ्नेहुनाले मार्च र अप्रिल महिनाको आइतबारमा पनि, तोचिगी शियाकुस्यो प्रधान कार्यालयका केहि सेवा काउन्टरहरु खुल्ला गरिनेछन् ।

खुल्ला रहेने दिनहरुमा, मार्च महिनाको १४, २१ र २८ तारिक र अप्रिल महिनाको ४, ११ र १८ तारिक हुन् ।
समय, बिहान ८:३० देखि बेलुकी ५:१५ बजे सम्म ।

खुल्ला रहने सेवा काउन्टरहरुमा, सिमिन सेइकाचु-का, होकेन इर्योउ-का, शिमिनजेई-का, सिसानजेई-का र स्युउजेई-का हुन् ।

त्यस बाहेक, अप्रिल महिना देखि, शियाकुस्योको संगठनात्मक समीक्षाको लागि, शाखाहरुको नाम परिवर्तन, सोउगोउ शिस्योहरुको सेवाहरु पनि शियाकुस्योको प्रधान कार्यालयमा एकत्रिकरण गर्ने गरिन्छ ।

खोलिने काउन्टरको शाखाको नाम पनि, होकेन् इर्योउ-कालाई होकेन् नैकिन-का, सिमिन्जेई-का र सिसान्जेई-का चाहिं जेईमु-का आदिमा परिवर्तन हुनेगर्छन् तापनि उपरोक्त सेवाहरुको लागि आइतबार खुल्ने काउन्टरको उपयोग गर्न सक्नुहुनेछ ।

3. कुकुर पालने कुरा सम्बन्धि आवश्यक प्रकृयाबारे जानकारी !

कुकुर पालने र रेबिज रोकथामको खोप लगाएको कागजपत्रको दर्ता प्रत्येक सोउगोउ शिस्योमा गर्ने गरिन्छ तर अप्रिल महिना देखि शियाकुस्यो प्रधान कार्यालयको दोश्रो तल्लाको कान्कयोउ-काको काउन्टरमा मात्र दर्ता गर्न सकिनेछ ।

कुकुर पाल्नु भएकोछ भने, निम्नलिखित प्रक्रियाहरु पूरागर्नु पर्ने हुन्छ । त्यसैले, अवश्यपनि ति सबै प्रक्रियाहरु पूरा गर्नुहोला ।

रेबिज रोकथाम बिरुद्ध को खोप पशु चिकित्सा क्लिनिकमा लगाइ, त्यसको प्रमाणपत्र लिने बेलामा निम्नलिखित कुराहरुमा ध्यान पुर्याउनु होला
कुकुरको मालिकले, बर्षमा १ पटक अवश्यपनि रेबिज बिरुद्धको खोप लगाउन अनिवार्य छ । नगर भित्रको पशु क्लिनिक हो भने, खोप लगाउने बेलामा. खोप लगाएको प्रमाणपत्र प्राप्त गर्न सकिन्छ ।

नयाँ कुकुर पालनसुरु गर्ने बेलामा । जन्मेको ९१ दिन भन्दा बढिको कुकुरको, आफु बस्ने गरपालिकामा दर्ता प्रक्रिया पूरा गर्न अनिवार्य छ । दर्ता प्रक्रिया शुरु गर्नुभयो भने, लाइसेन्स प्राप्त गर्न सकिन्छ । लाइसेन्समा, कुकुरको दर्ता नम्बर लेखिएको हुन्छ । यदि, कुकुर हरायो भनेपनि, लाइसेन्सको माध्यमबाट पक्कै पनि कुकुरलाई कुकुरको मालिकको ठाउमा पुर्याउन सकिन्छ ।

नगरभित्रको ठेगाना परिवर्तन, कुकुरको मालिकको परिवर्तन, कुकुरको मृत्यु भएमा, सम्बन्धित शाखामा गई प्रक्रिया पूरा गर्नुहोला ।

यदि नगरभन्दा बाहिर बसाई-सराई गर्ने भने, आफु जाने ठाउँको प्रक्रिया अपनाउनु पर्ने हुनाले तोचिगी नगरबाट जारी गरिएको लाइसेन्स, त्यहाँ पेश गरेर नयाँ लाइसेन्स प्राप्त गर्न सक्नुहुनेछ ।

यसबारे यहाँहरुको सहयोगको अपेक्षा गरिन्छ ।

४. हल्का सवारी साधन आदिको अधिसूचना बारे जानकारी !

हल्का सवारी साधनहरु जस्तै मिनी-कार, मोटरसाइकल तथा स्कूटर भएका व्यक्तिहरुले आफु बस्ने नगर तथा नगरपालिकालाई, हरेक बर्ष सवारीसाधन कर तिर्नु आवश्यक छ ।

यो करको दायित्वमा, हरेक बर्षको अप्रिल महिनाको १ तारिक सम्म, यस्ता सवारीसाधनहरुको स्वामित्वमा रहने व्यक्तिहरु पर्दछन् ।

चोरी तथा दान्-दातव्य आदि कारणहरुले, त्यस्ता सवारीसाधन आफुसंग नभएपनि, स्क्र्याप (विधीवत रुपमा तह लगाउने काम) नगरेको, ठेगाना परिवर्तन र नामसारीको अधिसूचना गरेको छैनभने, कर भुक्तानीको दावी सूचना आउने गर्दछ ।

यदि उपरोक्त परिवर्तनहरु भएका छन् भने, हरेक बर्षको मार्च महिना भित्र त्यसको अधिसूचना दिने काम सम्पन्न गर्नुहोला ।